

■ 日本の教育制度

日本の教育制度は、小学校6年間、中学校3年間、高等学校3年間、大学4年間が基本です。義務教育は小学校と中学校で、合わせて9年間となります。高等学校と大学は、原則として希望者が入学試験を受けて入学します。

この他に、小学校入学前の子供を対象にした幼稚園や保育所、中学校又は高等学校の卒業者を主な対象として、特別な技術や職業などを教えることを目的とした専修学校や各種学校もあります。障害者を対象にして特別支援教育を行う学校等もあります。

学校の種類は、国立大学法人が設置する学校、とどうふけんしちやうそん せつち がっこう こうりつ がっこうほうじん 都道府県市町村が設置する学校(公立)、学校法人が設置する学校(私立)に分けられます。各学年は、4月から始まり翌年3月に終わります。

・外国人のための学校ガイド(小学校・中学校)

千葉県教育庁教育振興部学習指導課の「外国人のための学校ガイド(小学校・中学校)」には、教育制度、就学案内、相談の窓口、市町村の窓口、学校の生活、就学ガイドを掲載しています。

<http://www.pref.chiba.lg.jp/kyouiku/shidou/gaikokujin/school-guide-ja/index.html>

・学校からのおたより

千葉県国際交流センターでは、学校から送られてくる「おたより」の多言語資料を掲載しています。

(日本語併記) ダウンロードして使うことができます。

英語、中国語、韓国・朝鮮語、スペイン語、ポルトガル語、タイ語、ベトナム語

https://www.mca.jp/support_for_foreigners/information_from_school/index.html

・子どもと親のサポートセンター

児童生徒や保護者からの学校生活等への悩みに対する相談を実施しています。

電話:0120-415-446

受付時間:電話相談 24 時間

■ 日本国の教育制度

日本国の教育制度は、小学校6年間、中学校3年間、高等学校3年間、大学4年間が基本です。義務教育は小学校と中学校で、合わせて9年間となります。高等学校と大学は、原則として希望者が入学試験を受けて入学します。

この他に、小学校入学前の子供を対象にした幼稚園や保育所、中学校又は高等学校の卒業者を主な対象として、特別な技術や職業などを教えることを目的とした専修学校や各種学校もあります。障害者を対象にして特別支援教育を行う学校等もあります。

学校の種類は、国立大学法人が設置する学校、とどうふけんしちやうそん せつち がっこう こうりつ がっこうほうじん 都道府県市町村が設置する学校(公立)、学校法人が設置する学校(私立)に分けられます。各学年は、4月から始まり翌年3月に終わります。

・外国国の教育制度

日本国の教育制度は、小学校6年間、中学校3年間、高等学校3年間、大学4年間が基本です。義務教育は小学校と中学校で、合わせて9年間となります。高等学校と大学は、原則として希望者が入学試験を受けて入学します。

<http://www.pref.chiba.lg.jp/kyouiku/shidou/gaikokujin/school-guide-ja/index.html>

・外国国の教育制度

日本国の教育制度は、小学校6年間、中学校3年間、高等学校3年間、大学4年間が基本です。義務教育は小学校と中学校で、合わせて9年間となります。高等学校と大学は、原則として希望者が入学試験を受けて入学します。

英語、中国語、韓国・朝鮮語、スペイン語、ポルトガル語、タイ語、ベトナム語

https://www.mca.jp/support_for_foreigners/information_from_school/index.html

・外国国の教育制度

日本国の教育制度は、小学校6年間、中学校3年間、高等学校3年間、大学4年間が基本です。義務教育は小学校と中学校で、合わせて9年間となります。高等学校と大学は、原則として希望者が入学試験を受けて入学します。

電話:0120-415-446

来所相談予約 月～金 午前8:30～午後4:30

<https://cms2.chiba-c.ed.jp/kosapo/>

※^{にほんご}日本語^{たいおう}による対応

रिसेप्शन घण्टाटेलिफोन: 24 घण्टा टेलिफोन परामर्श

केन्द्रमा आएर परामर्श लिने सुविधा (आउनु पूर्व समय लिन आवश्यक): केन्द्रमा आउनु अघि समय लिएर आउनुपर्ने छ।

सोमवार देखि शुक्रवार बिहान 8:30 देखि 4:30 बजे सम्म

<https://cms2.chiba-c.ed.jp/kosapo/>

*जापानी भाषामा पनि परामर्श उपलब्ध छ: जापानी भाषामा समेत कुराकानी गर्न सकिनेछ।

■ ようちえん ほいくしょ
幼稚園・保育所

・幼稚園は満3歳から小学校に入るまでの幼児の教育をします。入園の申込みは、公立の幼稚園は市町村教育委員会で受け付け、私立の幼稚園は各園が直接受け付けます。

・保育所は主に両親（保護者）が働いている又は
病气などの就学前の児童を預かります。保育所の
申し込みは市区町村役所の福祉課で受け付けま
す。3歳から5歳までの保育料は、無料です。0歳
から2歳までの保育料は、住民税非課税世帯を
対象に、無料となります。

しょうがっこう ちゅうがっこう
■ 小学校・中学校

しょうがっこう まい さい ちゅうがっこう まん さい たの こども
 小学校は満6歳、中学校は満12歳に達した子供
 が、それぞれ地域の小学校や中学校に入学しま
 す。こうりつしょうがっこう にゅうがくてい ぜんねん 秋ごろ、
 翌年の 4月か新しく入学する幼児を対象に
 居住地の市町村教育委員会から配布される「健康
 診断」のうち はじ こうりつ ちゅうがっこう は、
 しょうがっこう そつぎょう ひと にゅうがく す
 小学校を卒業した人が入学します。住んでいる
 場所によって入学する学校が決まっており
 にゅうがくしけん いちぶ がかりよげんさ じっしつ
 入学試験はありません（一部、学力検査を実施する
 こうりつちゅうがっこう こうりつ しょうがっこう ちゅうがっこう
 公立中学校があります）。公立の小学校・中学校は
 いちぶ けいひ のぞ げんそく むりよう かよ
 一部の経費を除き、原則として無料で通うことがで
 きます。

とちゅうにゆうがく　へんにゆうがく
途中入学(編入学)

母国においてほこくに小学校又はしょうがっこうまた中学校に在学していた
 児童、生徒が日本に来てこどもせいとにほん小学校又は中学校に
 編入学する時には、市町村の教育委員会しやうちんこのきやういんかいで
 編入学の手続きをします。この時、在留カード又は
 パスポートが必要ひつようです。手続きが済むと

■ किन्डरगार्टन (योचियन) र नर्सरी स्कूल (होइकुशो)

• किन्डरगार्टनले ३ वर्षको उमेरदेखि प्राथमिक विद्यालयमा प्रवेश गर्ने साना केटाकेटीहरूलाई सिकाउँछ। भर्नाका आवेदनहरू सार्वजनिक किन्डरगार्टनहरूका लागि नगरपालिका शिक्षा बोर्डले र निजी किन्डरगार्टनहरूका लागि सीधै प्रत्येक किन्डरगार्टनले स्वीकार गर्दछ।

नर्सरी स्कूल (होइकुशो) मुख्यतया प्रिस्कूल बच्चाहरूको हेरचाह गर्छ जसका आमाबाबु (अभिभावकहरू) काम गरिरहेका हुन्छन् वा जो बिरामी छन्। नर्सरी स्कूलहरूको लागि आवेदनहरू नगरपालिका कार्यालयको कल्याण खण्डमा स्वीकार गरिन्छ। ३ देखि ५ वर्षका बालबालिकाका लागि बाल हेरचाह शुल्क निःशुल्क छ। जन्मे देखि २ वर्ष सम्मका बालबालिकाका लागि बाल हेरचाह शुल्कहरू आवासीय करबाट छुट भएका घरपरिवारहरूका लागि निःशुल्क छन्।

■ प्राथमिक विद्यालय (स्योगाक्कोउ) र जुनियर हाई स्कूल (च्युगाक्कोउ)

6 वर्ष पुगेका बालबालिकाहरू आफ्नो स्थानीय प्राथमिक विद्यालयमा भर्ना हुन्छन् र 12 वर्ष पुगेका बालबालिकाहरू आफ्नो स्थानीय जुनियर हाई स्कूलमा भर्ना हुन्छन्। सार्वजनिक प्राथमिक विद्यालयहरूको लागि भर्ना प्रक्रियाहरू प्रत्येक वर्ष शरद ऋतुको वरिपरि सुरु हुन्छ, जब तपाईंको निवास स्थानमा रहेको नगरपालिका शिक्षा बोर्डले आगामी अप्रिलमा भर्ना हुने बच्चाहरूको शारीरिक परीक्षणको बारेमा सूचना पठाउनेछ। प्राथमिक विद्यालयबाट स्नातक गरेका बालबालिकाहरू सार्वजनिक जुनियर हाई स्कूलमा भर्ना हुन्छन्। तपाईं बस्ने ठाउँ अनुसार विद्यालय निर्धारण गरिन्छ, र कुनै प्रवेश परीक्षा आवश्यक पर्दैन। (केही सार्वजनिक माध्यमिक विद्यालयहरूले आंशिक रूपमा शैक्षिक क्षमता परीक्षण सञ्चालन गर्छन्।) सैद्धान्तिक रूपमा, बच्चाहरूले निश्चित शुल्क बाहेक सार्वजनिक प्राथमिक र जुनियर हाई स्कूलमा निःशुल्क भर्ना हुन सक्छन्।

■ विद्यालय स्तान्तरण

जब आफ्नो देशको प्राथमिक विद्यालय वा जुनियर हाई स्कूलमा भर्ना भएको बच्चा वा विद्यार्थी जापान आउँछन् र प्राथमिक विद्यालय वा जुनियर हाई स्कूलमा स्थानान्तरण गर्न चाहन्छन् भने, नगरपालिकाको शिक्षा बोर्डमा स्थानान्तरण प्रक्रिया गर्नु पर्ने हुन्छ। यस प्रक्रियामा निवास कार्ड वा राहदानी आवश्यक पर्दछ। प्रक्रिया पूरा गरेपछि, तपाईंलाई विद्यालय उपस्थिति सूचना

しゅうがくつうちしよという書類が渡されますので、指定された日に、指定された学校に、児童・生徒と保護者が一緒にいきます。

■ 高等学校

高等学校は、それぞれの設置目的、修業年限などによって、次の課程に大別されます。

[課程別]

全日制: 昼間通学し、修業年限は 3 年

定時制: 夜間または昼間通学し、修業年限は 3 年
または 4 年

通信制: 通信教育で学ぶ

高等学校には、中学を卒業して入学試験に合格した生徒が入学できます。

公立高校の入学試験は、毎年 2 月から 3 月に県下一斉に行われます。私立学校の入学試験日や内容は、学校によって違います。通常、公立よりはやく、1 月中旬から行われます。

・外国人の特別入学者選抜

入国後 3 年以内の外国人生徒に対して特別枠を設けている学校があります。面接と作文の検査を受けます。面接は日本語(必要に応じて英語)、作文は出願時に日本語又は英語のいずれかを選びます。

<https://www.pref.chiba.lg.jp/kyouiku/shidou/nyuushi/index.html>

参考: 2024 年度の実施状況

[全日制の課程]

京葉工業高等学校(機械科・電子工業科・設備システム科・建設科)、

幕張総合高等学校(総合学科)、

柏井高等学校(普通科)、

八千代東高等学校(普通科)

市川 昂 高等学校(普通科)、

松戸国際高等学校(国際教養科)、

流山 おおたかの森高等学校(国際コミュニケーション科)

भनिने कागजात दिइनेछ, त्यसैले बच्चा/विद्यार्थी र अभिभावकहरू तोकिएको दिनमा तोकिएको विद्यालयमा जानुपर्ने हुन्छ।

■ हाई स्कूल(कोउटोउ गाक्कोउ)

हाई स्कूलहरूलाई स्थापनाको उद्देश्य र अध्ययनको अवधि अनुसार निम्न पाठ्यक्रमहरूमा विभाजित गरिएको छ।

[विद्यालय प्रकारहरू]

पूर्ण-समय: विद्यार्थीहरू दिनको समयमा कक्षाहरूमा उपस्थित हुन्छन्।

अध्ययन को अवधि 3 वर्ष हुन्छ।

आंशिक समय: विद्यार्थीहरू दिन वा रातमा कक्षाहरूमा उपस्थित हुन्छन्।

अध्ययनको अवधि 3 वा 4 वर्ष हुन्छ।

पत्राचार: पत्राचार पाठ्यक्रमहरू मार्फत विद्यार्थीहरूले अध्ययन गर्दछन्।

जुनियर हाई स्कूल उत्तिर्ण गरेका र प्रवेश परीक्षा पास गर्ने विद्यार्थीहरूले हाई स्कूलमा भर्ना हुन सक्छन्।

सार्वजनिक हाई स्कूलहरूको लागि प्रवेश परीक्षा प्रत्येक फेब्रुअरीदेखि मार्चसम्म सबै प्रिफेक्चरमा एउटै समयमा हुन्छ।

निजी विद्यालयहरूले दिने प्रवेश परीक्षाको विषयवस्तु र मितिहरू विद्यालयअनुसार फरक-फरक हुन्छ। तिनीहरू सामान्यतया सार्वजनिक विद्यालय प्रवेश परीक्षा भन्दा पहिले जनवरीको मध्यमा सुरु हुन्छ।

・विदेशीहरूको लागि विशेष भर्ना गर्नेहरू चयनगर्ने बिधी

केही विद्यालयहरूले जापान प्रवेश गरेको 3 वर्ष भित्रमा विदेशी विद्यार्थीहरूका लागि विशेष कोटा राखेका हुन्छन्। अन्तर्वार्ता र निबन्धको परीक्षा(जापानी वा अंग्रेजीमा) दिनुपर्नेछ।

अन्तर्वार्ता जापानी भाषामा हुनेछ (आवश्यकतानुसार अंग्रेजी पनि प्रयोग गर्न सकिन्छ)। निबन्ध लेखनका लागि आवेदन गर्दा जापानी वा अंग्रेजीमध्ये एउटा भाषा चयन गर्नुपर्नेछ।

<https://www.pref.chiba.lg.jp/kyouiku/shidou/nyuushi/index.html>

सन्दर्भ: 2024 सालको कार्यान्वयन स्थिति ।

[पूर्ण-समय/पाठ्यक्रम]

केइयो प्राविधिक हाई स्कूल (मेकानिकल पाठ्यक्रम, इलेक्ट्रोनिक उद्योग पाठ्यक्रम, उपकरण प्रणाली पाठ्यक्रम, निर्माण पाठ्यक्रम),

मकुहारी सामान्य माध्यमिक विद्यालय (सामान्य पाठ्यक्रम),

काशिवाई उच्च विद्यालय (नियमित पाठ्यक्रम),

याचियो हिगाशी उच्च विद्यालय (नियमित पाठ्यक्रम)

इचिकावा सुबारु उच्च विद्यालय (नियमित पाठ्यक्रम),

मात्सुडो इन्टरनेशनल हाई स्कूल (अन्तर्राष्ट्रिय लिबरल आर्ट्स कोर्स),

नागारेयामा ओटाकानोमोरी हाई स्कूल (अन्तर्राष्ट्रिय संचार कोर्स),

なりたこくさいこうとうがっこう こくさい か
成田国際高等学校(国際科)、
とみきとこうとうがっこう ふつう か
富里高等学校(普通科)、
いちばらやわたこうとうがっこう ふつう か
市原八幡高等学校(普通科)、
まつどしりつまつどこうとうがっこう ふつう か
松戸市立松戸高等学校(普通科)、
かしわしりつかしわこうとうがっこう ふつう か
柏市立柏高等学校(普通科)、

[定時制の課程]

ちばしょうぎこうとうがっこう しょうぎょう か
千葉商業高等学校(商業科)
ちばこうぎょうこうとうがっこう こうぎょう か
千葉工業高等学校(工業科)
ふなばしこうとうがっこう そうごうがっこう
船橋高等学校(総合学科)
いちかわこうぎょうこうとうがっこう こうぎょう か
市川工業高等学校(工業科)、
ひがしかつしかこうとうがっこう ふつう か
東葛飾高等学校(普通科)
さわらこうとうがっこう ふつう か
佐原高等学校(普通科)
ちやうししょうぎこうとうがっこう しょうぎょう か
銚子商業高等学校(商業科)、
そうさこうとうがっこう ふつう か
匝瑳高等学校(普通科)
とうがねこうとうがっこう ふつう か
東金高等学校(普通科)
ちやうせいこうとうがっこう ふつう か
長生高等学校(普通科)
ながさこうとうがっこう ふつう か
長狭高等学校(普通科)

たてやまそうごうこうとうがっこう ふつう か
館山総合高等学校(普通科)

きさらづひがしこうとうがっこう ふつう か
木更津東高等学校(普通科)

さんぶせい ていじせい かにてい
[三部制の定時制の課程]

おいはまこうとうがっこう ふつう か やかんぶ
生浜高等学校(普通科(夜間部))
まつどみなみこうとうがっこう ふつう か やかんぶ
松戸南高等学校(普通科(夜間部))
さくらみなみこうとうがっこう ふつう か やかんぶ
佐倉南高等学校(普通科(夜間部))

くわ しくは、下記にお問い合わせください。

ちばけんきょういくちやうきくしんこう ぶがくしやうしどう か
千葉県教育庁教育振興部学習指導課

でんわ
電話: 043-223-4056

◇高等学校等就学支援金

せたい ねんかんしやうにやう まんえん みまん ていど りやうしん
世帯の年間収入が 910 万円未満程度(両親・
こうこうせい ちやうがくせい にんかぞく りやうしん いっぽう はたら
高校生・中学生の 4 人家族で、両親の一方が働い
ている場合の目安)の家庭の生徒には、「高等学校
とうしやうがくしえんきん しきやう しえんきん がつこう
等就学支援金」が支給されます。支援金は学校が
ほんにん ほごしや う かと じゅぎやうりやう あ
本人(保護者)にかわって受け取り授業料に充てま
す。授業料と支援金額に差額があるときは、本人が
しはらう
支払う必要があります。

ねんかんしやうにやう まいとし みなお
*年間収入は、毎年見直しされます。

くわ しくは、下記にお問い合わせください。

こうりつこうこう ちばけんきょういくちやうきかくかんりぶざいむ か
・公立高校: 千葉県教育庁企画管理部財務課

でんわ
電話: 043-223-4094

ナリタ インターナショナル ハई スクール (アంతರ्राष्ट्रिय कोर्स),
トミサト ハई スクール (नियमित पाठ्यक्रम),
इचिहारा यावाता हाई स्कूल (नियमित पाठ्यक्रम),
मात्सुदो नगरपालिका मात्सुदो हाई स्कूल (नियमित पाठ्यक्रम),
काशिवा नगरपालिका काशिवा उच्च विद्यालय (नियमित पाठ्यक्रम),
[आंशिक समय/पाठ्यक्रम]

चिबा वाणिज्य हाई स्कूल (वाणिज्य पाठ्यक्रम)
चिबा प्राविधिक हाई स्कूल (औद्योगिक पाठ्यक्रम)
फुनाबासि हाई स्कूल (सामान्य पाठ्यक्रम)
इचिकावा प्राविधिक हाई स्कूल (औद्योगिक पाठ्यक्रम),
हिगासि काचुसिका हाई स्कूल (नियमित पाठ्यक्रम)
सावारा हाई स्कूल (नियमित पाठ्यक्रम)
चोशी वाणिज्य हाई स्कूल (वाणिज्य पाठ्यक्रम),
सोसा हाई स्कूल (नियमित पाठ्यक्रम)
तोगाने हाई स्कूल (नियमित पाठ्यक्रम)
च्योसेइ हाई स्कूल (नियमित पाठ्यक्रम)
नागासा हाई स्कूल (नियमित पाठ्यक्रम)
तातेयामा सोगो हाई स्कूल (नियमित पाठ्यक्रम)
किसाराजु हिगासी हाई स्कूल (नियमित पाठ्यक्रम)
[तीन सिफ्टमा अध्ययन कार्यक्रम]
ओइहामा हाई स्कूल (नियमित पाठ्यक्रम (रात्रि कोर्स))
माचुदो मिनामि हाई स्कूल (नियमित पाठ्यक्रम(रात्रि कोर्स))
साकुरा मिनामि हाई स्कूल (नियमित पाठ्यक्रम(रात्रि कोर्स))

थप जानकारीको लागि, कृपया तलको संस्थामा सम्पर्क गर्नुहोस्।

चिबा बोर्ड शैक्षिक प्रवर्द्धन विभाग शैक्षिक पर्यवेक्षक डिभिजन

टेलिफोन: 043-223-4056

◇हाई स्कूल भर्ना समर्थन कोष

9.1 मिलियन येन भन्दा कम वार्षिक आम्दानी भएका

घरपरिवार(अभिभावकहरू, हाईस्कूलका विद्यार्थीहरू र जुनियर हाई स्कूलका विद्यार्थीहरूसहित एकजना अभिभावकले काम गर्ने गरी चार जनाको परिवारको लागि अनुमानित)का विद्यार्थीहरूलाई "हाई स्कूल भर्ना समर्थन कोष" प्रदान गरिनेछ। सहयोग रकम विद्यालयले विद्यार्थी (अभिभावक) को तर्फबाट प्राप्त गर्नेछन र शिक्षण शुल्कमा प्रयोग गरिनेछ। यदि ट्यूशन शुल्क भन्दा सहयोग रकम कम छ भने, अपुग शुल्क अभिभावक ले तिर्नु पर्छ ।

* वार्षिक आय वार्षिक रूपमा समीक्षा गरिन्छ।

थप जानकारीको लागि, कृपया तल सम्पर्क गर्नुहोस्।

•सार्वजनिक हाई स्कूल: चिबा बोर्डको शिक्षा योजना र प्रशासन विभाग वित्त विभाग

टेलिफोन: 043-223-4094

しりつこうこう ちばけんそうむぶがくじか
・私立高校:千葉県総務部学事課
でんわ
電話:043-223-2155

■ 大学・短期大学

こうとうがっこう そつぎょう せいと がっこう だいがく
高等学校を卒業した生徒のための学校として大学・
たんきだいがく 短期大学があります。入学するためには入学試験
を受ける必要があります。日本の高等学校を卒業し
ていなくても、高等学校卒業程度認定試験に合格
すれば同じ程度の学力があると認められ、
にゅうがくしけん 入学試験を受けることができます。また、外国人の
ための特別枠を設けている大学や短大があります。

こうとうがっこうそつぎょうていどにんていしけん
・高等学校卒業程度認定試験について
もんぶかがくしょうがいがくしゅうすいしんか
文部科学省生涯学習推進課
でんわ
電話: 03-5253-4111 (内) 2024・2643

◇ 高等教育の就学支援新制度

じゅうみんぜいひかぜいせたいおよ じゆん せたい たし
住民税非課税世帯及びそれに準ずる世帯多子
せたい おふく ことども にんじょう しりつこうのうけい
世帯(扶養する子供が3人以上)、私立理工農系の
がくぶ かよ がくせい いってい じょうけん み かつ
学部に通う学生で、一定の条件を満たす方は、
だいがく たんきだいがくなど じゅぎょうりょう にゅうがくきん めんじょ げんがく
大学・短期大学等の授業料・入学金の免除・減額
きゅうふがたしりょうがくきん しきゅう う
や給付型奨学金の支給を受けられます。

がいこくじん かつ たいしりょう かつ
外国人の方で対象となる方

・特別永住者の方

えいじゅうしや にほんじん はいぐうしやなどまた えいじゅうしや はいぐうしや
・永住者、日本人の配偶者等又は永住者の配偶者
など ざいりゅうしかく も かつ
等の在留資格をお持ちの方

ていじゅうしや ざいりゅうしかく かつ ざいがく がっこう ちやう
・定住者の在留資格の方で、在学する学校の長か
ら将来永住する意思があると認められた方

くわ しくは、下記ホームページを御確認ください。

こうとうきょうい しゅうがくしえんしんせいど もんぶかがくしょう
・高等教育の修学支援新制度(文部科学省)

<https://www.mext.go.jp/kyufu/index.htm>

◇ 奨学金

けいざいてきりゆう しゅうがく こんなん ばあい がくひなど きゅうふ
経済的理由で、修学が困難な場合、学費等の給付
たいい おこな せいど があります。政府、地方自治体、
みんかん こうききだんたい しゅうがくきん おお
民間・公益団体の奨学金などがあります。また、多く
の大学では独自の奨学金制度を設けています。

しゅうがくきん じやうがく じゅうがくせい やく だ じゅうほう どりつぎやう
奨学金の情報や留学生に役立つ情報は、独立行

・прайвэтхаई स्कूल: Чива прифевкер саманья мамила виभाग शैक्षिक
मामिला विभाग
टेलिफोन: 043- 223-2155

■ विश्वविद्यालय (दाईगाकु) र जुनियर कलेजहरू (टाङ्की दाइगाकु)

विश्वविद्यालय र जुनियर कलेजहरू हाई स्कूल उत्तिर्ण गरेका विद्यार्थीहरूका लागि स्कूलहरू हुन्। विद्यार्थीहरूले भर्ना हुनको लागि प्रवेश परीक्षा दिनुपर्छ। यदि तपाईंले जापानको हाई स्कूलबाट स्नातक गर्नुभएको छैन भने पनि, यदि तपाईंले हाई स्कूल स्नातक प्रमाणीकरण परीक्षा पास गर्नुभयो भने, तपाईं शैक्षिक योग्यताको समान स्तर भएको मानिनेछ र तपाईंले प्रवेश परीक्षा दिन सक्नुहुन्छ। त्यहाँ विश्वविद्यालयहरू र जुनियर कलेजहरू पनि छन् जसमा विदेशीहरूका लागि विशेष कोटाहरू छुट्याईएका हुन्छन्।

・हाई स्कूल स्नातक प्रमाणीकरण परीक्षा बारे
शिक्षा मन्त्रालय, आजीवन सिकाइ प्रवर्द्धन महाशाखा
टेलिफोन: 03-5253-4111 (एक्सटेन्सन नम्बर) 2024/2643

◇ उच्च शिक्षा समर्थन गर्न नयाँ प्रणाली

धेरै सन्तान भएका परिवार (३ जना वा सोभन्दा बढी आश्रित बालबालिका भएका), निजी विज्ञान, प्रविधि र कृषि संकायमा अध्ययन गर्ने आवास करबाट छुट पाएका घरपरिवारका विद्यार्थीहरू वा यस्तै अन्य कुराहरूले निश्चित सर्तहरूमा विश्वविद्यालय र जुनियर कलेजहरूका लागि ट्युसन र भर्ना शुल्कमा छुट/घटाउ र लाभ-प्रकारको छात्रवृत्ति प्राप्त गर्न सक्छन्।

योग्य विदेशीहरू

・ विशेष स्थायी बासिन्दाहरू

・ स्थायी बासिन्दा, जापानी नागरिकको पति/पत्नी वा स्थायी बासिन्दाको पति/पत्नी जस्ता निवास स्थिति भएका व्यक्तिहरू

・ स्थायी बासिन्दाको हैसियत पाएका जसलाई विद्यालय प्रमुखले भविष्यमा स्थायी रूपमा बस्ने मनसाय छ भनि अनुमोदन गरको व्यक्तिहरू

थप विवरणहरूको लागि कृपया तलको वेबसाइटबाट बुझ्नुहोस्।

उच्च माध्यमिक शिक्षाका लागि आर्थिक सहयोग (शिक्षा मन्त्रालय)

<https://www.mext.go.jp/kyufu/index.htm>

◇ छात्रवृत्ति

यदि आर्थिक कारणले अध्ययन गर्न गाह्रो छ भने, त्यहाँ ट्युशन शुल्क प्रदान गर्ने वा रिण दिने प्रणाली पनि छ। त्यहाँ सरकार, स्थानीय सरकारहरू, र निजी र सार्वजनिक संस्थाहरू द्वारा प्रदान गरिएको छात्रवृत्तिहरू पनि हुन्छन्। धेरै विश्वविद्यालयहरूको आफ्नै छात्रवृत्ति कार्यक्रमहरू पनि छन्। छात्रवृत्ति सम्बन्धी जानकारी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उपयोगी जानकारीहरू जापान

せいほうじんにつほんがくせい し せん き こうなど え
政法人日本学生支援機構等で得ることができま
す。

<http://www.jasso.go.jp/ryugaku/index.html>

■ 日本語教育

にほんごができて生活がスムーズになります。知り
あ ともだち へ 日本での生活を助けてくれ
ることもあるでしょう。

◇日本語教室

日本語は、日本語学校や日本語教室で学ぶことが
できます。日本語学校は授業料が必要です。他
に、市町村や市町村国際交流協会が実施する
日本語教室や民間の国際交流団体が安い費用又
は無料で実施している日本語教室もあります。
日本語教育に関する情報は、居住地の市町村国
際交流担当窓口（→P.85）か、市町村国際交流
協会（→P.87）、又は外国人相談に確認してくださ
い。

・日本語学習サイト

「つながるひろがるにほんごでのくらし」

このサイトでは、生活に役立つ日本語を動画等で
簡単に学べます

<https://tsunagarujp.mext.go.jp/>

・千葉県外国人相談

電話：043-297-2966

千葉県内の日本語教室は、千葉県国際交流センタ
ー「あなたのまちの日本語教室」で検索できます。

https://www.mcic.or.jp/support_for_foreigners/japanese_class/

◇日本語能力試験

日本語能力試験の主なものは以下のとおりです。

・日本語能力試験（JLPT）

この試験は、日本国内及び海外において、原則と
して日本語を母国語としない人を対象として、
日本語の能力を測定し、認定するために実施さ
れます。外国人学生が日本への留学を希望する
場合、多くの大学でこの試験の成績を求められる

vidyarthi seva sangathanbat pani prapti garna sknuhunchi।

<http://www.jasso.go.jp/ryugaku/index.html>

■ 日本語 言語 教育

日本語 言語 教育 生活 सहज बन्छ । साथीहरू बढ्नेछन्, परिचय
फराकिलो बनाउँदा ती व्यक्तिहरूले जापानमा जीवनयापनमा मद्दत पनि
गर्नेछन्।

◇ 日本語 言語 教育

तपाईंले जापानी भाषा स्कूल वा जापानी भाषा कक्षामा जापानी भाषा अध्ययन
गर्न सक्नुहुन्छ। जापानी भाषा विद्यालयहरूको लागि ट्युसन शुल्क आवश्यक
पर्दछ। त्यहाँ नगरपालिकाहरू र नगरपालिका अन्तर्राष्ट्रिय विनिमय संघहरू
द्वारा संचालित जापानी भाषा कक्षाहरू, र निजी अन्तर्राष्ट्रिय विनिमय
संस्थाहरूद्वारा सस्तो वा निःशुल्क सञ्चालन गरिएका जापानी भाषा कक्षाहरू
पनि छन्।

जापानी भाषा शिक्षाको बारेमा जानकारीको लागि, कृपया म्युनिसिपल
इन्टरनेशनल एक्सचेन्ज अफिस (→ P.85), म्युनिसिपल इन्टरनेशनल
एसोसिएसन (→ P.87), वा विदेशी परामर्श केन्द्र मा निश्चय गर्नुहोस्।

・जापानी भाषा अध्ययन साइट

जापानी भाषामा जीवनलाई जोड्ने र विस्तार गर्ने

यस साइटमा, जीवनमा उपयोगी जापानी भाषा भिडियो आदि मार्फत सजिलै
सिक्न सकिन्छ।

<https://tsunagarujp.mext.go.jp/>

・चिबा परामर्श सेवा केन्द्र

टेलिफोन: 043-297-2966

चिबा इन्टरनेशनल एक्सचेन्ज सेन्टर "आनातानो माचिनो निहोन्गो
क्योउसिचु" मा चिबा प्रिफेक्चरमा जापानी भाषा कक्षाहरू खोज्न सक्नुहुन्छ।

https://www.mcic.or.jp/support_for_foreigners/japanese_class/

◇ जापानी भाषा प्रवीणता परीक्षा

जापानी भाषा प्रवीणता परीक्षा बारे महत्वपूर्ण जानकारी।

・जापानी भाषा प्रवीणता परीक्षा (JLPT)

सैद्धान्तिक रूपमा, यो परीक्षण जापान र विदेशमा आफ्नो मातृभाषाको
रूपमा जापानी भाषा नबोल्नेहरूका लागि तिनीहरूको जापानी दक्षता मापन
र प्रमाणित गर्नको लागि गरिन्छ। यदि विदेशी विद्यार्थीले जापानमा
अध्ययन गर्न चाहन्छ भने, धेरै विश्वविद्यालयहरूले यो परीक्षाको लागि ग्रेड
आवश्यक हुन सक्छ। विवरणहरूको लागि कृपया तल जाँच गर्नुहोस्।

場合があります。詳しいことは、下記に確認してください。

・国内で実施する試験

(公財)日本国際教育支援協会 日本語能力
試験受付センター
電話: 03-6686-2974

<http://info.jees-jlpt.jp/>

・海外で実施する試験

http://www.jlpt.jp/application/overseas_index.html

・国際交流基金 日本語基礎テスト(JFT Basic)

日本の生活場面でのコミュニケーションに必要
な日本語能力を測定し、「ある程度日常会話が
でき、生活に支障がない程度の能力」があるかど
うかを判定するテストです。

電話: 0120-90-7699

月曜日 - 金曜日 午前9:00 - 午後5:00

言語: 日本語、英語

<https://www.jpff.go.jp/jft-basic/index.html>

・BJT ビジネス日本語能力テスト

この試験は、ビジネス場面で必要とされる日本語
コミュニケーション能力を測定するテストです。

〈問い合わせ先〉

公益財団法人 日本漢字能力検定協会

京都市東山区祇園町南側551番地

電話: 0120-509-315

<http://www.kanken.or.jp/bjt/>

・ジャパネマ गरिने परिक्षा

Japan Educational Exchanges and Services JLPT Application
Center

टेलिफोन: 03-6686-2974

<http://info.jees-jlpt.jp/>

・बिदेशमा गरिने परिक्षा

http://www.jlpt.jp/application/overseas_index.html

・जापान फाउन्डेशन - जापानी आधारभूत परीक्षण

यो परीक्षणले जापानको दैनिक जीवन परिस्थितिहरूमा सञ्चारको लागि
आवश्यक जापानी भाषा क्षमताको मापन गर्दछ, र “एक निश्चित हदसम्म
दैनिक जीवनस्तर भाषामा कुराकानी गर्न र दैनिक जीवनमा हस्तक्षेप नहुने
क्षमता” छ वा छैन भनेर निर्धारण गर्दछ।

टेलिफोन: 0120-90-7699

सोमबार-शुक्रबार बिहान 9:00 बजे- दिउँसो 5:00 बजे सम्म

भाषाहरू: जापानिज, अंग्रेजी

<https://www.jpff.go.jp/jft-basic/index.html>

・BJT बिजिनेस जापानीज प्रवीणता परीक्षा

यो परीक्षणले व्यापारिक परिस्थितिहरूमा आवश्यक जापानी भाषा सञ्चार
क्षमताको मापन गर्दछ।

सम्पर्क

Japanese Kanji Aptitude Test Association

551 Gionmachi-minamigawa, Higashiyama-ku, Kyoto

टेलिफोन: 0120-509-315

<http://www.kanken.or.jp/bjt/>